



नेपाल राष्ट्र बैंक
वित्तीय संस्था सुपरिवेक्षण विभाग

केन्द्रीय कार्यालय
बालुवाटार, काठमाडौं
फोन नं.: ०१-४४९४९४३
Site: www.nrb.org.np
Email: nrbfis@nrb.org.np
पोष्ट बक्स: ७३

पत्रसंख्या: वि.सं.सु.वि./गैरस्थलगत/महालक्ष्मी/०७९/८०
च.नं. १०६

मिति: २०७९/०९/०७

महालक्ष्मी विकास बैंक लिमिटेड
दरबारमार्ग, काठमाडौं ।



विषय: लाभांश घोषणा/वितरण तथा वार्षिक वित्तीय विवरण प्रकाशन सम्बन्धमा ।

महाशय,

त्यस संस्थाले पेश गरेको आर्थिक वर्ष २०७८/७९ को लेखापरीक्षण भएको वित्तीय विवरण तथा अन्य प्रतिवेदनहरूका आधारमा गैर स्थलगत सुपरिवेक्षण गर्दा देखिएका कैफियतहरूका सम्बन्धमा देहाय बमोजिमका निर्देशनहरू शेयरधनीहरूको जानकारीका लागि वार्षिक प्रतिवेदनको छुट्टै पानामा प्रकाशित एवं कार्यान्वयन गर्ने गरी आ.व. २०७८/७९ को लेखापरीक्षण भएको वार्षिक वित्तीय विवरण प्रकाशन गर्न सहमति प्रदान गरिएको व्यहोरा अनुरोध छ । साथै, संस्थाले प्रस्ताव गरे अनुसार आ.व. २०७८/७९ सम्मको सञ्चित मुनाफाबाट २०७९ असार मसान्तमा कायम रहेको चुक्ता पुँजी रु. ४,०९,०८,८३,२६८/- को ४.०० प्रतिशतले हुन आउने रकम रु. १६,०४,३५,३३९/- (अक्षरेपी सोह्र करोड चार लाख पैँतीस हजार तीन सय एकतीस मात्र) बराबरको बोनस शेयर तथा सोही चुक्ता पुँजीको ६.४७ प्रतिशतले हुन आउने रकम रु. २५,९५,०४,९४७/- (अक्षरेपी पच्चीस करोड पन्चानब्बे लाख चार हजार एक सय सत्चालीस मात्र) नगद लाभांश (लाभांशमा लाग्ने कर प्रयोजनको लागि समेत) अन्य प्रचलित कानूनी व्यवस्थाको समेत पालना हुने गरी वार्षिक साधारण सभाबाट स्वीकृत भएको अवस्थामा मात्र वितरण गर्न स्वीकृति प्रदान गरिएको व्यहोरा समेत निर्णयानुसार अनुरोध छ ।

- संस्थाको सूचना प्रविधि सम्बन्धी नीति, पूर्वाधार तथा व्यवस्थापन कमजोर रहेको देखिएकोले यस बैंकबाट जारी सूचना प्रविधि सम्बन्धी मार्गदर्शन र निर्देशन बमोजिम सूचना प्रविधि पूर्वाधार तथा संयन्त्र चुस्त दुरुस्त राख्न हुन ।
- कर्जा प्रवाह पश्चात अनिवार्य रूपमा कर्जा सदुपयोगिताको सुनिश्चितता गर्नुहुन ।
- यस बैंकबाट जारी एकीकृत निर्देशन नं १५/०७८ बमोजिम ब्याजदर सम्बन्धी व्यवस्थाको पूर्णरूपमा पालना गर्नुहुन ।
- यस बैंकबाट जारी एकीकृत निर्देशन नं १९/०७८ बमोजिम सम्पत्ति शुद्धीकरण तथा आतंकवादी कार्यमा वित्तीय लगानी निवारण सम्बन्धी व्यवस्थाको पूर्णरूपमा पालना गर्नुहुन ।
- कर्जा प्रवाह र व्यवस्थापन, ग्राहक पहिचान (KYC), संस्थागत सुशासन, अनुपालना, सञ्चालन जोखिम लगायतका विषयमा आन्तरिक लेखापरीक्षक, बाह्य लेखापरीक्षक तथा यस बैंकबाट औल्याएका कैफियतहरू पुनः नदोहोरिने व्यवस्था गर्नुहुन ।

भवदीय,

(राजू पौडेल)
उप निर्देशक

बोधार्थ:

श्री नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभाग ।
श्री नेपाल राष्ट्र बैंक, वित्तीय संस्था सुपरिवेक्षण विभाग, कार्यान्वयन इकाई ।